

इलेक्ट्रोनिक्स मर्मत विषयको तालीम पाठ्यक्रम (Electronics Repair Training Curriculum)

(कक्षा १० उत्तीर्ण भएका प्रशिक्षार्थीहरूको लागि)

नेपाल सरकार
श्रम तथा रोजगार मन्त्रालय
व्यावसायिक तथा सीप विकास तालिम केन्द्र
(विभाग स्तरीय कार्यालय)
सैबु, भैसेपाटी, ललितपुर
फोन नं. ५५९०८००, ५५९०८०१, ५५९०२५४
फैक्स नं. ५५९०८९४
आ.व.०७९|०७२

विषय सूची

| क्र.सं. | विषय | पाना नं. |
|---------|---|----------|
| १. | पाठ्यक्रम निर्माण उपसमिति | १ |
| २. | नम्स निर्माण उपसमिति | २ |
| ३. | मौलिक उद्देश्य र लक्ष्य | ३ |
| ४. | पाठ्यांश विवरण | ५ |
| ५. | उद्देश्यहरू | ६ |
| ६. | पाठ्यांशको क्रमबद्धता र समयावधि (सैद्धान्तिक र प्रयोगात्मक) | ७ |
| ७. | प्रोजेक्ट केन्द्रीय पाठ्यांश | ८ |
| ८. | रोजगारमूलक सीप मोडेल | ९ |
| ९. | मूल्याङ्कन योजना | १० |
| १०. | प्रोजेक्ट | ११ |
| ११. | प्रशिक्षण र सिकाईका लागि मार्गदर्शनहरू | १२ |
| १२. | इलेक्ट्रोनिक्स मर्मत विषयको लागि रोजगारमूलक सीप चार्ट | १३ |
| १३. | कार्य तथा उपकार्यहरू | १५ |
| १४. | मेशिन, औजार तथा सरसामानको मापदण्ड (नम्स) | ४६ |
| १५. | सहयोगी पुस्तकहरू | ५२ |
| १६. | अनुसूचिहरू | ५३ |

पाठ्यक्रम निर्माण उप-समिति

व्यावसायिक तथा सीप विकास तालीम केन्द्रको पाठ्यक्रम विकास शाखाको तत्वावधानमा "इलेक्ट्रॉनिक्स मर्मत" विषयको तालीमको पाठ्यक्रम तयार पार्न व्यावसायिक तथा सीप विकास तालीम केन्द्रका निर्देशकको संयोजकत्वमा गठित उप-समितिको वैठकमा देहायका प्रतिनिधिहरूले भाग लिनु भएको थियो ।

| क्र.सं. | नाम | दर्जा | कार्यालय |
|---------|----------------------------------|---------------|--|
| १. | संयोजक श्री तेजराज शर्मा | निर्देशक | व्यावसायिक तथा सीप विकास तालीम केन्द्र |
| २. | सदस्य श्री दुर्गा प्रसाद खतिवडा | विशेषज्ञ | पुल्योक इन्जिनियरिङ क्याम्पस |
| ३. | सदस्य श्री राजेन्द्र सिंह महर्जन | प्रशिक्षक | व्यावसायिक तथा सीप विकास तालीम केन्द्र |
| ४. | सदस्य सचिव श्री रमा उपाध्याय | वार्डन अधिकृत | व्यावसायिक तथा सीप विकास तालीम केन्द्र |
| ५. | सहायक श्री इन्द्रा कुमारी स्वाँर | ना.सु. | व्यावसायिक तथा सीप विकास तालीम केन्द्र |
| ६. | सहायक श्री सुबन दवाडी | क.अपरेटर | व्यावसायिक तथा सीप विकास तालीम केन्द्र |

नम्स निर्माण उप-समिति

| क्र.सं. | नाम | दर्जा | कार्यालय |
|---------|------------------------------------|---------------|--|
| १. | संयोजक श्री तेजराज शर्मा | निर्देशक | व्यावसायिक तथा सीप विकास तालीम केन्द्र |
| २. | सदस्य श्री दुर्गा प्रसाद खतिवडा | विशेषज्ञ | पुल्योक इन्जिनियरिंग क्याम्पस |
| ३. | सदस्य श्री राजेन्द्र सिंह महर्जन | प्रशिक्षक | व्यावसायिक तथा सीप विकास तालीम केन्द्र |
| ४. | सदस्य श्री रमा उपाध्याय | वार्डन अधिकृत | व्यावसायिक तथा सीप विकास तालीम केन्द्र |
| ५. | सदस्य सचिव श्री नारायण प्रसाद पाठक | लेखा अधिकृत | व्यावसायिक तथा सीप विकास तालीम केन्द्र |
| ६. | सहायक श्री इन्द्रा कुमारी स्वाँर | ना.सु. | व्यावसायिक तथा सीप विकास तालीम केन्द्र |
| ७. | सहायक श्री सुबन दवाडी | क.अपरेटर | व्यावसायिक तथा सीप विकास तालीम केन्द्र |

मौलिक उद्देश्य

आजको युग सूचना तथा प्रविधिको युग हो । त्यसमा पनि इलेक्ट्रोनिक्स प्रविधि विनाको जीवन कल्पना मात्रै पनि गर्न सकिंदैन । एकातिर इलेक्ट्रोनिक्स प्रविधिको प्रयोग तथा आवश्यकता दिन प्रतिदिन वढ़दैछ भने अर्कोतर्फ तालिम प्राप्त जनशक्तिको माग पनि वढ़दैछ । सीप र तालिम विना शहर पस्ने तमाम युवायुवतीको भविष्य अन्यौल र कष्टकर भएको हामिले देखेका छौं भने वैदेशिक रोजगारीका लागि होस् वा स्वरोजगारीका लागि होस्, सीप र तालिम विना जान अत्यन्त कठिन त छँदैछ आफ्नो जीवन समेत असुरक्षित हुने सम्भावना वढेको छ । यसै सन्दर्भमा इलेक्ट्रोनिक्स सम्बन्धी टेक्निसिय स्तरको जनशक्ति तयार गर्न ज्यादै खांचो भएको देखिन्छ । यो तालिममा अहिलेसम्म वढी निजी क्षेत्र मात्रै संलग्न भैरहेकोले आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरूले पनि यस विषयमा तालिम लिने अवसर पाउनको लागि यो पाठ्यक्रमको निर्माण गरिएको हो । समयानुकूल पाठ्यक्रमलाई आवश्यकता अनुसार संशोधन गर्दै लग्ने उद्देश्यलाई दृष्टिगत गरी यस ३९० घण्टाको पाठ्यक्रम निर्माण गरिएको छ ।

लक्ष्य

यस पाठ्यांशको सामान्य लक्ष्य प्रशिक्षार्थीहरूलाई अर्धदक्ष इलेक्ट्रोनिक्स टेक्निसियन स्तरको रोजगार पाउनेको लागि आवश्यक पर्न सीप प्रदान गर्नु रहेको छ । उपयुक्त रोजगारले प्रशिक्षार्थीहरूको जीवनशैली उकास्नुको साथै यस विषयमा संलग्न गैर नेपाली कामदारहरूलाई प्रतिस्थापन गर्ने लक्ष्यलाई समेत टेवा पुऱ्याउँछ । यस पाठ्यक्रम अनुसार तालिम प्राप्त गरिसकेपछि प्रशिक्षार्थीहरू निम्न बमोजिम कार्यहरू गर्न सक्षम हुनेछन् :

१. इलेक्ट्रोनिक्स कम्पोनेन्टहरूको पहिचान, छनौट तथा प्रयोग गर्न,
२. व्यक्तिगत तथा व्यवसायजन्य सुरक्षा अपनाई सुरक्षित भई कार्य गर्न,
३. मर्मत संभारमा प्रयोग हुने हाते ज्यावलहरू, साधारण मेसिन टूल्स तथा इलेक्ट्रोनिक टेस्ट र Measuring instruments को छनौट तथा प्रयोग गर्न,
४. काम गर्दा प्रयोग गरिने सामानहरू तथा उपकरणहरू सुरक्षित तवरले संचालन गर्न र तिनको सुरक्षा तथा बचावट गर्न ।
५. Basic electronics circuit हरूको अध्ययन तथा drawing तयार गर्न,


६. घरेलु प्रयोगमा आउने तथा अन्य इलेक्ट्रोनिक्स (रेडियो, टिभी., कलर टिभी., डिम्बिडी., इन्हर्टर, DTH प्रणाली, सोलार प्रणाली आदि) मर्मत तथा संभार गर्न,
७. इलेक्ट्रोनिक्स उपकरणहरूको जडान (Assembling) कार्य गर्न,
८. उद्योग तथा कलकारखानाको इलेक्ट्रोनिक्स उपकरणहरूको संचालन तथा संभारमा सहयोगी भूमिका निर्वाह गर्न,
९. आवश्यक लागत इष्टिमेट तयार गर्न ।

पाठ्यांश विवरण

१. व्यावसायिक तथा सीप विकास तालीम केन्द्रको इलेक्ट्रोनिक्स मर्मत विषयको पाठ्यांश अर्धदक्ष इलेक्ट्रोनिक्स मर्मत गर्ने जनशक्ति उत्पादन गर्नको लागि निर्माण गरिएको हो । यो पाठ्यांश व्यावहारिक सीप र ज्ञानमा केन्द्रित रहेको छ ।
२. यस पाठ्यांशमा कूल ३९० पाठ्यघण्टा समावेश गरिएको छ (लगभग ३ महिना) । ६० प्रतिशत पाठ्यभार प्रयोगात्मक विषयमा २३४ घण्टा र ४० प्रतिशत पाठ्यभार सैद्धान्तिक विषयमा १५६ घण्टा पर्छ । जसमा औषत दैनिक ४ घण्टा प्रयोगात्मक कार्य र २ घण्टा सैद्धान्तिक विषय पर्न आउँछ ।
३. यस पाठ्यांशको शुरू देखि अन्त्यसम्म प्रोजेक्टको लागि आवश्यक पर्ने व्यावहारिक सीप तथा सैद्धान्तिक ज्ञान प्रोजेक्टको लागि आवश्यक पर्ने सरलबाट कठिन कार्यको आधारमा विकास गरिएको छ ।
४. पाठ्यांशको मुख्य केन्द्रविन्दु प्रयोगात्मक सीप विकासमा रहेको छ । सीपको विकास पाठ्यांशको प्रत्येक इकाई अनुसार गरिएको छ र अभ्यास कार्य, समस्यामूलक इकाइ तालीम अवधिमै संयुक्त रूपमा गराउने व्यवस्था छ ।
५. यस पाठ्यांशको लागि भर्ना योग्यता कक्षा १० उत्तीर्ण भएको हुनुपर्छ ।

उद्देश्यहरू

यस पाठ्यक्रममा समावेश भएको उद्देश्यहरू प्रशिक्षार्थीको कार्यमूलक कामको आधारमा गरिएका छन् । प्रशिक्षण पूरा भएपछि र प्रोजेक्ट समाप्त भएपछि प्रशिक्षार्थीले के गर्न सक्षम हुनुपर्छ वा के थाहा पाउन सक्नु पर्छ भन्ने कुरा उद्देश्यहरूले बताउँछन् । उद्देश्यहरूले नै प्रशिक्षार्थीलाई सिद्धान्तिक र प्रयोगात्मक विषय तयार गर्न मार्ग दर्शन दिन्छन् । कार्य, उद्देश्यहरूले प्रशिक्षण र मूल्यांकनलाई संयुक्त रूपले व्यावसायिक शिक्षाको शिक्षण सिकाइ प्रक्रियामा प्रभावकारिता ल्याउँछ ।




उद्देश्यहरू मूल्यांकनको सिद्धान्तको रूपमा प्रयोग गरी यसले प्रशिक्षार्थीलाई प्रशिक्षकले आवश्यक पर्ने ज्ञान र सीप कतिको रास्ररी प्रदान गरियो भन्ने थाहा पाउन उपयुक्त अवसर मिल्दछ । उद्देश्यहरू नै पाठ्यक्रमको मुटु हो ।

पाठ्यांशको क्रमवद्धता र समयावधि (सैद्धान्तिक र प्रयोगात्मक)

| क्र.सं. | विषय | सैद्धान्तिक | प्रयोगात्मक | समय (घण्टा) |
|-----------|---|-------------|-------------|-------------|
| १. | परिचय (Introduction) | २ | ० | २ |
| २. | सुरक्षा प्रविधि (Safety Techniques) | २ | ० | २ |
| ३. | बेसिक इलेक्ट्रिसिटी (Basic Electricity) | १२ | ८ | २० |
| ४. | ड्राइङ्ग (Drawing) | ५ | १५ | २० |
| ५. | बेन्च वर्क (Bench Work) | २ | १२ | १४ |
| ६. | बेसिक इलेक्ट्रॉनिक्स (Basic Electronics) | ४६ | २४ | ७२ |
| ७. | इलेक्ट्रॉनिक्स उपकरण (Electronic Components) | ३२ | १६ | ४८ |
| ८. | इलेक्ट्रॉनिक्स उपकरणको जडान र प्रोजेक्ट (Assembling & Project of Electronic Components) | १६ | ६४ | ८० |
| ९. | मर्मत संभार (Repair & Maintenance) | ३५ | ९५ | १३० |
| १०. | अनुमानित लागत तरिका (Estimating & Costing) | ४ | ० | ४ |
| कूल घण्टा | | १५६ | २३४ | ३९० |

प्रोजेक्ट केन्द्रीय पाठ्यांश

चित्र नं. १



सी = सीप

ज्ञा = ज्ञान


व्यावसायिक तथा सीप विकास तालीम केन्द्रका पाठ्यांशहरू प्रोजेक्टमा केन्द्रित छन्। प्रोजेक्टहरूको छनौट र क्रमबद्धता रोजगारको प्रवेशमा आवश्यक कार्य स्तरको ज्ञान र सीपको आधारमा निर्धारण गरिएको छ।

चित्र नं. १ ले व्यावसायिक तथा सीप विकास तालीम केन्द्रका धेरैजसो पाठ्यांशहरूमा रहेको पाठ्यभार देखाउँछ। मूख्य रूपमा चित्रले प्रोजेक्टको केन्द्रीय स्वरूपमा ज्ञान र सीपको आवश्यकता बारे प्रकाश पार्छ। व्यावसायिक तथा सीप विकास तालीमका प्रशिक्षकहरूले तालीम अवधिभर ज्ञान र सीपको विकासमा समन्वय ल्याई प्रोजेक्टमा क्रमबद्धता मिलाउनु पर्दछ। सैद्धान्तिक विषय र सीप त्यस बेलामा सिकाउनु पर्दछ, जुन बेला उक्त विषयमा सीप हासिल गरी प्रशिक्षार्थीहरूले आफ्नो प्रोजेक्ट समाप्त गर्न सक्षम हुन्छन्। यो नै सबैभन्दा प्रभावकारी विधि हो र यसले साधारणतया छिटो र प्रभावकारी शिक्षण प्रदान गर्दछ।

| जसबाट —

१. प्रशिक्षार्थीले ज्ञान र सीपको महत्व पत्ता लगाउँछ। (प्रेरणा जागृत हुनु)
२. सैद्धान्तिक पाठ र प्रदर्शन पाठमा सम्मिलित हुन्छ। (सिक्दछ)
३. प्रोजेक्टमा नयाँ शिक्षण विधि तुरुन्त अपनाउँछ। (अभिप्रेरित हुनु)

रोजगारमूलक सीप मोडेल (Model of Employable Skill Chart)



चित्र नं. २

मूल्यांकन योजना

कम्प्यूटर सम्बन्धी पाठ्यांशका प्रशिक्षार्थीहरूको निम्न योजना बमोजिम मूल्यांकन गरिन्छ ।

१. क. प्रयोगात्मक भार ६० प्रतिशत

ख. सैद्धान्तिक भार ४० प्रतिशत

२. प्रयोगात्मक मूल्यांकन :

क. प्रत्येक प्रशिक्षार्थीहरूले मूल्यांकनको लागि पाठ्यांशको प्रोजेक्टहरू सम्पादन गर्नुपर्दछ ।

ख. पाठ्यांश अवधिभर कम्तीमा चार पटक प्रयोगात्मक मूल्यांकन हुनेछ ।

ग. प्रयोगात्मक मूल्याङ्कनमा निम्न लिखित कुराहरू समावेश हुनेछ ।

अ. प्रोजेक्टको कार्य वस्तु

आ. प्रशिक्षार्थीहरूको कार्य, सीप र स्तर

इ. कार्यशाला र व्यक्तिगत सुरक्षा

३. सैद्धान्तिक मूल्यांकन :

पाठ्यांश अवधिभर मूल्यांकन गर्न कम्तीमा २ पटक लिखित परीक्षा लिइनेछ ।
 2×20 प्रतिशत = ४० प्रतिशत । लिखित परीक्षामा सामान्यतया वस्तुगत प्रश्नहरू समावेश हुनेछन् ।

प्रोजेक्ट

प्रशिक्षार्थीहरूको सीप विकास गर्न सरलबाट जटिल कार्यहरू पाठ्यांशको विकास अनुसार निम्न प्रोजेक्टहरू छनौट गरी क्रमवद्ध रूपमा राखिएका छन् । उक्त प्रोजेक्टहरू प्रयोगात्मक समयावधि भित्रकै समयमा सम्पन्न गर्नुपर्नेछ ।

| <u>क्र.सं.</u> | <u>आधारभूत कार्यहरू</u> | <u>समय (घण्टा)</u> |
|----------------|---|--------------------|
| १. | Low Voltage DC Power Supply जडान गर्ने | १० |
| २. | एम्प्लिफायर जडान गरेर तयार गर्ने | १० |
| ३. | Volt Guard जडान गरेर तयार गर्ने | १० |
| ४. | 3 Band रेडियो रिसिभर जडान गरेर तयार गर्ने | ३० |
| ५. | B/W TV Kit Assemble गरी परिक्षण समेत गरी तयार गर्ने | ४० |
| ६. | Colour TV Assemble and Testing | ३० |
| ७. | टेलिफोन रिसिभर मर्मत गर्ने | १० |
| ८. | Solar pannel, Charger installation and Testing | १० |
| ९. | Inverter assemble and testing | १० |

जम्मा: १६० घण्टा

प्रशिक्षण र सिकाइको लागि मार्ग दर्शनहरू

व्यावसायिक तथा सीप विकास तालीम केन्द्रका प्रशिक्षार्थीहरूको सफलताको लागि आवश्यक प्रमुख प्रशिक्षण र सिकाइका सिद्धान्तहरूः

१. प्रदर्शन सामूहिक प्रशिक्षणको प्रारम्भिक विधि हो ।
२. कोचिङ्ग व्यक्तिगत प्रशिक्षार्थी प्रशिक्षणको प्रारम्भिक विधि हो ।
३. धेरै जसो सैद्धान्तिक विषय योजनावद्द र समयानुकूल “छोटो वा उदाहरणयुक्त छलफल” माध्यमद्वारा सिकाइन्छ ।
४. आवश्यकता भए अनुसार दृश्य शैक्षिक सामग्रीहरू प्रयोग गर्नु पर्छ । (मोडेल, नमूना, चित्र चार्ट, रेखा, चित्र इत्यादि)
५. शिक्षण कार्य योजना अध्यापन गर्नुभन्दा पहिले नै तयार गर्नु पर्छ ।
६. पाठ्यांशमा शुरूमा नै प्रशिक्षार्थी मूल्याङ्कन योजना प्रशिक्षार्थी समक्ष प्रस्तुत गर्नु पर्छ ।
७. पाठयोजना सैद्धान्तिक र प्रयोगात्मक दुवै विषयमा तयार पार्नु पर्दछ ।
८. राम्रो सिकाइ र लेखाइको लागि प्रशिक्षण लेख तयार पार्नुपर्छ र तिनीहरू प्रशिक्षार्थीहरूलाई हचाण्ड आउटको रूपमा वितरण गर्नुपर्छ ।
९. कोचिङ्ग व्यक्तिगत प्रशिक्षार्थीको आवश्यकता अनुसार हुनुपर्द्द र यो पहिले विषय वा प्रदर्शनलाई पुनः दोहोन्याउने किसिमको हुनुहुँदैन ।
१०. प्रशिक्षकले राम्रो भावना र सुरक्षा जगाउनुको साथै सीप र ज्ञान प्रदान गर्नुपर्छ ।
११. शिक्षण वातावरण प्रशिक्षार्थीहरूले आफ्नो शिक्षण सिकाइ कार्यमा चाख लिएर भाग लिनेतर्फ उन्मुख हुनु पर्छ । उचित वातावरणको सृजना नै प्रशिक्षकहरूको मूख्य ध्येय हुनुपर्छ ।
१२. नकारात्मक प्रविधि जस्तै पक्षपात, अलमल्ल, आक्षेप (निन्दापूर्ण कुरा) इत्यादिलाई सकभर उत्प्रेरित गरी हटाउनु पर्छ ।
१३. तालीम अवधिभर प्रशिक्षार्थीलाई तालिप्रति रुचि तथा आदर जगाउनु पर्छ ।

'इलेक्ट्रॉनिक्स मर्मत' विषयको लागि रोजगारमूलक सीप चार्ट Model of Employable Skill Chart (MESC)

| क्र.सं. | काम र कर्तव्य | कार्य १ | कार्य २ | कार्य ३ | कार्य ४ | कार्य ५ | कार्य ६ | कार्य ७ | कार्य ८ |
|---------|--|----------------------------------|--------------------------------------|---------------------------------|--|----------|-------------------------|---|-----------|
| १. | परिचय व्यवसायजन्य सुरक्षा वेसिक इलेक्ट्रोसिटी वेसिक इलेक्ट्रोनिक्स इलेक्ट्रोनिक्स उपकरण ड्रइङ्ग | इतिहास | महत्व/प्रयोग | | | | | | |
| २. | | परिचय | व्यक्तिगत | उपकरण | कार्यशाला | | | | |
| ३. | | परिचय | | | | | | | |
| ४. | | परिचय | इलेक्ट्रोनिक्स सिद्धान्त | | | | | | |
| ५. | | परिचय | Power Supply | Radio | TV/Receiver (B/W, CTV, LCD, LED) | DVD | Inverter/ Stabilizer | Satellite TV Receiving & Distribution and CCTV | Telephone |
| ६. | | कार्य ९ | कार्य १० | कार्य ११ | कार्य १२ | कार्य १३ | कार्य १४ | कार्य १५ | कार्य १६ |
| | | Solar Power | | | | | | | |
| ७. | | कार्य १ | कार्य २ | कार्य ३ | कार्य ४ | कार्य ५ | कार्य ६ | कार्य ७ | कार्य ८ |
| ८. | | परिचय इन्जिनियरिंग ड्रइङ्ग | आधारभूत इलेक्ट्रोनिक्स ड्रइङ्ग | सर्किट ड्रेसिङ्ग | | | | | |
| ९. | वेन्च वर्क | परिचय | मेकानिकल ह्याण्ड टूल्स | प्रयोग | सुरक्षा र संभार | | | | |
| ८. | इलेक्ट्रोनिक्स सामग्रीहरूको जडान (प्रोजेक्ट) | परिचय/महत्व | छनौट र प्रस्तावना | आवश्यक सामग्रीहरूको संकलन | जडान | परिक्षण | प्रस्तुती | | |

| क्र.सं. | काम र कर्तव्य | कार्य १ | कार्य २ | कार्य ३ | कार्य ४ | कार्य ५ | कार्य ६ | कार्य ७ | कार्य ८ |
|---------|---------------------|-----------|----------------------------|-------------------|--------------|--------------------------|-----------------------|---------|----------|
| ९. | मर्मत संभार | परिचय | आवश्यक ज्यावल तथा उपकरणहरू | पावर सप्लाई यूनिट | रेडियो | B/W, Colour, LCD, LED TV | Voltguard/ Stabilizer | DVD | Inverter |
| | | कार्य ९ | कार्य १० | | | | | | |
| | | Telephone | Solar Power | | | | | | |
| | | कार्य १ | कार्य २ | कार्य ३ | कार्य ४ | कार्य ५ | कार्य ६ | कार्य ७ | कार्य ८ |
| १०. | अनुमानित लागत तरिका | परिचय | लागत मूल्य | ह्रास मूल्य | ओभरहेड मूल्य | नाफाको प्रतिशत | | | |

संक्षिप्त विवरण

| क्र.सं. | काम र कर्तव्य | कार्य तथा उपकार्यहरू | उद्देश्य | संक्षिप्त विवरण |
|---------|---------------------|---|---|---|
| १. | परिचय | १.१ इतिहास १.२ महत्व | १.१.१ इलेक्ट्रिकल विषयको महत्व बारे ज्ञान १.२.१ इलेक्ट्रोनिक्स विषयको महत्व तथा उपयोगिता बारे ज्ञान | १. विद्युत विषयको अध्ययनको आवश्यकता २. विद्युतको आविष्कार ३. विद्युतको उपयोगिता १. सूचना तथा संचार २. शिक्षा ३. मनोरन्जन ४. व्यापार ५. खेलकूद र घटना ६. सुरक्षा उपकरणहरू ७. कृषि ८. आधुनिक औषधी विज्ञानका उपकरणहरू ९. संचार उपकरणहरू १०. कम्प्यूटर |
| २. | व्यवसायजन्य सुरक्षा | २.१ परिचय २.२ व्यक्तिगत सुरक्षा २.३ उपकरणको सुरक्षा | २.१.१ सुरक्षा प्रविधि तथा महत्व बारे ज्ञान २.२.१ विद्युत उपकरणमा काम गर्ने वा प्रयोगकर्ताले सामान्य अपनाउनु पर्ने सुरक्षा सम्बन्धी ज्ञान २.२.२ Electric shock र सुरक्षा विधि बारे ज्ञान २.२.३ अर्थिङ्ग (Earthing) २.३.१ विद्युतबाट संचालन हुने उपकरणको सुरक्षा बारे ज्ञान | १. Industrial Hazards बारे संक्षिप्त परिचय १. उपकरणको पार्टपूर्जाहरूको स्थिति २. घुम्ने उपकरणहरूमा अपनाउनु पर्ने सुरक्षा क. Shielding/Guarding ३. कामको प्रकृति अनुसार सुरक्षा सम्बन्धी अपनाउनु पर्ने विधि ४. विद्युतिय फिटिङ्ग्स तथा पावर केवुल १. Electric shock २. Electric shock बाट बच्न अपनाउनु पर्ने उपायहरू ३. सामान्य प्राथमिक उपचार विधि १. अर्थिङ्गको काम २. अर्थिङ्ग गर्ने सामग्री तथा तरिका १. उपकरण जडान गर्ने स्थानको छनौट बारे २. उपकरण सुचारू रूपले संचालन गर्न ध्यान |

| क्र.सं. | काम र कर्तव्य | कार्य तथा उपकार्यहरू | उद्देश्य | संक्षिप्त विवरण |
|---------|---------------|----------------------|--|--|
| | | | <p>2.३.२ फ्र्यूज बारे ज्ञान</p> <p>2.३.३ Surge Protector तथा Noise filter बारे ज्ञान</p> <p>2.३.४ Lightning बारे ज्ञान</p> <p>2.४ कार्यशाला सुरक्षा</p> <p>2.५ व्यवसायजन्य सुरक्षा</p> | <p>दिनुपर्न सामान्य कुराहरू</p> <p>३. विजुलीबाट चल्ने उपकरणहरूमा विजुलीको तार, प्लग आदिको अवस्थाको महत्व</p> <p>१. फ्र्यूजको काम र किसिम</p> <p>२. फ्र्यूजको छनौट तथा हिसाब</p> <p>१. Varister</p> <p>२. Noise filter circuit</p> <p>३. Volt guard</p> <p>४. Voltage stabilizer</p> <p>१. Lightning Arrestor</p> <p>१. कार्यशालाको भौतिक सुविधा, फर्निचर, विद्युतिकरण, भेन्टिलेसन आदि</p> <p>१. कुनै पनि इलेक्ट्रोनिक कार्य गर्दा मानसिक रूपमा free हुनुपर्छ अर्थात तनावमा कार्य गर्नु हुँदैन ।</p> <p>२. संभव भएसम्म सहायकको साथमा काम गर्नुपर्छ ताकी कुनै आकस्मिक समस्यामा तुरुन्त सहयोग मिल्न सकोस् ।</p> <p>३. सोल्डरिङ आदि कार्य गर्दा चश्मा र मास्क, पन्जा, जुता अनिवार्य प्रयोग गर्ने व्यवस्था भएको हुनुपर्छ ।</p> <p>४. Workshop table मा सामग्रहरू निश्चित ठाउं विशेषमा राख्ने र आवश्यक सामग्री मात्र table मा राख्ने</p> <p>५. आगलागी, करेन्ट लाग्ने दुर्घटनाबाट बच्न antifire, करेन्ट प्रोटेक्सन गर्ने व्यवस्था भएको हुनुपर्छ ।</p> <p>६. Workshop को electric line, lights राम्रो व्यवस्था भएको हुनुपर्छ ।</p> |

| क्र.सं. | काम र कर्तव्य | कार्य तथा उपकार्यहरू | उद्देश्य | संक्षिप्त विवरण |
|---------|---------------------|--|--|---|
| ३. | वैसिक इलेक्ट्रिसिटी | ३.१ परिचय ३.२ पदार्थमा विद्युतिय गुणहरू ३.३ भोल्टेज, करेन्ट, रेजिस्टेन्स र तिनीहरूको इकाई ३.४ विद्युतिय परिपथको परिचय (DC) ३.५ ओहमको नियम ३.६ पावर तथा इनर्जी | ३.१.१ विद्युतको उत्पत्ति सम्बन्धी ज्ञान ३.२.१ विद्युतिय गुणको आधारमा पदार्थको वर्गीकरण बारे ज्ञान ३.३.१ भोल्टेज, करेन्ट, रेजिस्टेन्स र इकाई सम्बन्धी ज्ञान ३.४.१ विभिन्न विद्युतिय परिपथको ज्ञान ३.५.१ ओहमको नियम बारे ज्ञान ३.६.१ पावर तथा इनर्जी सम्बन्धी ज्ञान | ७. Periodic workshop maintenance र checkup हुनुपर्छ । ८. प्रोटेक्सन ग्लासको उपयोग गर्ने । १. परमाणु संरचना २. स्ट्र्याटिक इलेक्ट्रिसिटी ३. डाइनामिक इलेक्ट्रिसिटी १. सुचालक २. कुचालक ३. इन्सुलेटर ४. अर्ध सुचालक ५. सुपर कन्डक्टर १. भोल्टेज र यसको प्रकार २. करेन्ट र यसको प्रकार ३. रेजिस्टेन्स ४. इकाई तथा रूपान्तर १. परिपथको संरचना २. क्लोज सर्किट ३. ओपन सर्किट ४. सर्ट सर्किट ५. सिरिज सर्किट ६. प्यारालल सर्किट ७. मिकर्स्ड सर्किट १. भोल्टेज, करेन्ट र रेजिस्टेन्सको अन्तरसम्बन्ध २. सर्किट सम्बन्धी हिसाब १. पावर तथा यसको प्रकार २. इनर्जी ३. पावर फर्मुला र ओहमको नियम |

| क्र.सं. | काम र कर्तव्य | कार्य तथा उपकार्यहरू | उद्देश्य | संक्षिप्त विवरण |
|---------|---------------|---|---|---|
| | | <p>३.७ विद्युतिय करेन्टको असरहरू</p> <p>३.८ इलेक्ट्रोनिक कम्पोनेन्ट्स</p> | <p>३.७.१ विद्युतिय करेन्टको विभिन्न असरहरू सम्बन्धी ज्ञान</p> <p>३.८.१ इलेक्ट्रोनिक्सको महत्व र विकास बारे ज्ञान</p> <p>३.८.२ रेजिस्टेन्स बारे ज्ञान</p> <p>३.८.३ इन्डक्टेन्स बारे ज्ञान</p> <p>३.८.४ क्यापासिटर बारे ज्ञान</p> | <p>१. तापिय असरहरू</p> <p>२. प्रकाशिय असरहरू</p> <p>३. रासायनिक असरहरू</p> <p>४. चुम्बकिय असरहरू</p> <p>क. चुम्बकत्व</p> <p>ख. चुम्बकिय क्षेत्र</p> <p>ग. विद्युत चुम्बक</p> <p>घ. अन्य चुम्बकिय नम्र्स तथा इकाईहरू</p> <p>१. इलेक्ट्रोनिक्स उपकरण तथा सामग्रीहरूको (Components) विकास बारे वर्णन</p> <p>१. रेजिस्टरको किसिम (Carbon, Ceramic, Wire wound)</p> <p>२. भेरिएल रेजिस्टर (Preset, Log, Linear)</p> <p>३. कलर कोडिङ</p> <p>४. पावर रेटिङ</p> <p>५. रेजिस्टर परिक्षण तथा उत्पन्न हुन सक्ने खराबीहरू</p> <p>१. इन्डक्टरको किसिम</p> <p>क. पावरमा प्रयोग हुने</p> <p>ख. रेडियो/टि.भी.मा प्रयोग हुने क्वायलहरू</p> <p>२. इन्डक्टीभ सर्किट (Series & Parallel)</p> <p>३. Core को प्रयोग र किसिम</p> <p>क. Iron Core</p> <p>ख. Ferrite Core</p> <p>ग. Air Core</p> <p>४. Coil मा प्राय उत्पन्न हुन सक्ने खराबीहरू</p> <p>१. क्यापासिटरको किसिम (Electrolytic, Paper, Ceramic etc.)</p> <p>२. भेरिएल क्यापासिटर (Gang, Trimmer)</p> <p>३. कलर कोडिङ</p> |

| क्र.सं. | काम र कर्तव्य | कार्य तथा उपकार्यहरू | उद्देश्य | संक्षिप्त विवरण |
|---------|---------------|--|---|--|
| | | <p>३.९ विद्युतिय मिटरहरू</p> <p>३.१० परिवर्तित विद्युतिय धारा (AC)</p> | <p>३.९.१ विभिन्न विद्युतिय मिटरहरू सम्बन्धी ज्ञान</p> <p>३.१०.१ परिवर्तित विद्युत धारा सम्बन्धी ज्ञान</p> <p>३.१०.२ ए.सी.करेन्टको विशेषता बारे ज्ञान</p> <p>३.१०.३ ए.सी. इन्डक्टिभ सर्किट</p> | <p>४. क्यापासिटर सर्किट क. सिरिज ख. प्यारालल ५. क्यापासिटरको प्रयोग क. Coupling ख. Decoupling ग. Filter etc.</p> <p>९. ग्याल्भानो मिटर २. एमिटर ३. भोल्टमिटर ४. ओहम मिटर ५. सन्ट तथा मल्टिप्लायर ६. मल्टिमिटर ७. वाट मिटर ८. वाट आवर मिटर</p> <p>१. इन्ड्यूस्ड इ.एम.एफ. २. साधारण जेनरेटर ३. परिवर्तित करेन्ट चक्र तथा यसका स्वरूपहरू</p> <p>४. साइन वेब, यसका नर्स तथा इकाईहरू (V_{PK}, V_{PP}, V_{RMS}, V_{AV})</p> <p>९. फेजको अन्तरसम्बन्ध २. ए.सी.सर्किटमा ओहमको नियम ३. ए.सी.सर्किटमा पावर र पावर फ्याक्टर</p> <p>१. अवरोध २. इन्डक्टेन्स ३. इन्डक्टिभ रिएक्टेन्स ४. भोल्टेज र करेन्टको बीचमा फेजको सम्बन्ध ५. सेल्फ इन्डक्टेन्स ६. मिटरबाट परिक्षण विधि</p> |

| क्र.सं. | काम र कर्तव्य | कार्य तथा उपकार्यहरू | उद्देश्य | संक्षिप्त विवरण |
|---------|---------------|---|---|--|
| | | <p>३.१०.४ ए.सी. क्यापासिटिभ सर्किट</p> <p>३.१०.५ आर.एल.सी. सर्किट</p> <p>३.११ विद्युत उत्पादन</p> <p>३.११.१ ए.सी. जेनरेटर बारे ज्ञान</p> <p>३.११.२ डि.सी. जेनरेटर बारे ज्ञान</p> <p>३.११.३ ब्याट्रीहरू बारे ज्ञान</p> <p>३.११.४ अन्य विद्युत उत्पादनका श्रोतहरू</p> | <p>३.१०.४ ए.सी. क्यापासिटिभ सर्किट</p> <p>३.१०.५ आर.एल.सी. सर्किट</p> <p>३.११.१ ए.सी. जेनरेटर बारे ज्ञान</p> <p>३.११.२ डि.सी. जेनरेटर बारे ज्ञान</p> <p>३.११.३ ब्याट्रीहरू बारे ज्ञान</p> <p>३.११.४ अन्य विद्युत उत्पादनका श्रोतहरू</p> | <p>१. क्यापासिटर र क्यापासिटेन्स</p> <p>२. भोल्टेज र करेन्टको बीचमा फेजको सम्बन्ध</p> <p>३. क्यापासिटिभ रिएक्टेन्स</p> <p>४. क्यापासिटरका किसिमहरू</p> <p>५. ओहम मिटरद्वारा परिक्षण विधि</p> <p>६. आर.एल.सी.सर्किट</p> <p>७. इम्पिडेन्स</p> <p>८. रेजिस्टेन्स इन्डक्टेन्स</p> <p>९. रेजिस्टेन्स र क्यापासिटेन्स</p> <p>१०. इन्डक्टेन्स र क्यापासिटेन्स</p> <p>११. रेजोनेन्ट सर्किट</p> <p>१२. सिरिज सर्किट</p> <p>१३. प्यारालल सर्किट</p> <p>१४. कार्य प्रणाली</p> <p>१५. फिल्डका किसिम</p> <p>१६. थिं फेज जनरेटर</p> <p>१७. कम्युटेटर</p> <p>१८. डि.सी. जेनरेटरको किसिम</p> <p>१९. प्रारम्भिक सेल, किसिम तथा विशेषताहरू</p> <p>२०. सेकेन्डरी सेल</p> <p>२१. लिड एसिड ब्याट्री</p> <p>२२. निकेल क्याडमियम ब्याट्री</p> <p>२३. ब्याट्रीहरूको जडान तथा हिसाबहरू</p> <p>२४. सिरिज</p> <p>२५. प्यारालल</p> <p>२६. मिक्स्ड</p> <p>२७. पिजो इलेक्ट्रिसिटी</p> <p>२८. थर्मो इलेक्ट्रिसिटी</p> |

| क्र.सं. | काम र कर्तव्य | कार्य तथा उपकार्यहरू | उद्देश्य | संक्षिप्त विवरण |
|---------|----------------------|-------------------------------|------------------------------------|---|
| ४. | वैसिक इलेक्ट्रोनिक्स | ३.१२ विद्युतिय मेसिन | ३.१२.१ डि.सी. मेसिन सम्बन्धी ज्ञान | ३. फोटो इलेक्ट्रिसिटी ४. सोलार इलेक्ट्रिसिटी |
| | | | ३.१२.२ ए.सी. मेसिन सम्बन्धी पान | १. सिरिज मोटर २. प्यारालल मोटर ३. सन्ट मोटर ४. कम्पाउण्ड मोटर १. सिङ्गल फेज मोटर २. थ्रि फेज मोटर |
| | | ३.१३ ट्रान्सफर्मर | ३.१३.१ ट्रान्सफर्मर बारे ज्ञान | १. बनावट तथा कार्य प्रणाली २. किसिम तथा प्रयोग ३. साधारण ट्रान्सफर्मरको हिसाब तथा अभ्यास |
| | | ३.१४ स्वीच र रिलेहरू | ३.१४.१ स्वीच सम्बन्धी ज्ञान | १. प्रकार तथा यसका उपयोगहरू (SPST, SPDT, DPST, DPDT, Band switch) |
| | | | ३.१४.२ रिले सम्बन्धी ज्ञान | १. रिलेका किसिम तथा प्रयोगहरू २. रिले सम्बन्धी सर्किटहरू |
| | वैसिक इलेक्ट्रोनिक्स | ४.१ परिचय | ४.१.१ सेमिकन्डक्टर सम्बन्धी ज्ञान | १. किसिम (Si, Ge, GaAs) |
| | | ४.२ इलेक्ट्रोनिक कम्पोनेन्ट्स | ४.२.१ डायोड सम्बन्धी ज्ञान | १. डायोडको किसिम र विशेषता २. प्रयोगहरू ३. परिक्षण विधि |
| | | | ४.२.२ ट्रान्जिस्टर सम्बन्धी ज्ञान | १. किसिम र विशेषताहरू (Bi-polar, FET, MOSFET, UJT) २. ट्रान्जिस्टर, बायसिङ ३. ट्रान्जिस्टर कन्फिगरेसन (CE, CB, CC) ४. ट्रान्जिस्टर डाटा बारे अध्ययन ५. ट्रान्जिस्टर एम्प्लिफायर सर्किट ६. मिटरको प्रयोगले परिक्षण गर्ने विधि |

| क्र.सं. | काम र कर्तव्य | कार्य तथा उपकार्यहरू | उद्देश्य | संक्षिप्त विवरण |
|---------|-------------------------|----------------------|--|--|
| ५. | इलेक्ट्रोनिक्स उपकरणहरू | ५.१ परिचय | ४.२.३ थाइरिस्टर सम्बन्धी ज्ञान ४.२.४ इन्टिग्रेटेड सर्किट सम्बन्धी ज्ञान (IC) ४.२.५ डिजिटल लजिक सर्किट सम्बन्धी ज्ञान ४.२.६ Basic Transducer सम्बन्धी ज्ञान ५.१.१ इलेक्ट्रोनिक्सको केही उल्लेखनीय उपकरणहरू बारे ज्ञान | १. विशेषताहरू २. प्रयोग ३. मिटरको प्रयोगले परिक्षण गर्ने विधि १. आई.सी. तथा माइक्रो इलेक्ट्रोनिक्स बारे परिचय तथा विकास २. आधारभूत सिद्धान्त र किसिम (Analog & Digital) ३. IC - Operational Amplifier ४. IC - Audio Amplifier ५. परिक्षण विधि १. Analog - Digital Difference १. Number system २. Decimal Number system ३. Binary Number system २. Digital Logic Gates (NOT, AND, OR, NAND, NOR, XOR, XNOR) ३. Display (7-segment) LED, LCD १. Loud speaker र यसका प्रकारहरू Woofer, Squaker, Twitter २. Earphone, Headphone र यसका प्रकारहरू ३. Sound र यसको इकाई (dB) ४. Thermocouple, LDR, VDR, Photodiode १. पावर सप्लाई २. रेडियो ३. टिभी. रिसिभर (ब्लैक एण्ड व्हाइट, कलर) |

| क्र.सं. | काम र कर्तव्य | कार्य तथा उपकार्यहरू | उद्देश्य | संक्षिप्त विवरण |
|---------|--|--|----------|--|
| | <p>५.२ पावर सप्लाई एकाई</p> <p>५.३ रेडियो रिसिभर</p> | <p>५.२.१ डिसि. लो भोल्टेज पावर सप्लाई बारे ज्ञान</p> <p>५.२.२ रेगुलेटेड पावर सप्लाई सम्बन्धी ज्ञान</p> <p>५.२.३ एस.एम.पि.एस. (SMPS) पावर सप्लाई सम्बन्धी ज्ञान</p> <p>५.३.१ रेडियो रिसिभरको कार्य प्रणाली बारे ज्ञान</p> | | <p>४. LCD/LED TV</p> <p>५. DVD Player</p> <p>५. स्याटलाइट ब्रोडकास्टिङ् एण्ड रिसिभिङ् सिस्टम</p> <p>६. भोल्टगार्ड, स्टेबलाइजर</p> <p>७. टेलिफोन, मोबाइल</p> <p>८. सोलार</p> <p>९. ट्रान्सफर्मर र यसको छनौट</p> <p>२. रेकिटफायर सर्किट</p> <p>क. हाफ वेभ</p> <p>ख. फुल वेभ</p> <p>— सेन्टर टेप फुल वेभ</p> <p>— ब्रिज फुल वेभ</p> <p>घ. फिल्टर सर्किट</p> <p>क. क्यापासिटर फिल्टर</p> <p>ख. आर.सि. फिल्टर</p> <p>ग. पाइ (एल.सी.) फिल्टर</p> <p>१. जेनर. डायड रेगुलेटर</p> <p>२. ट्रान्जिस्टर रेगुलेटर</p> <p>३. आइ.सि.भोल्टेज रेगुलेटर</p> <p>४. कम्प्लिट पावर सप्लाईको परिक्षण विधि</p> <p>१. एस.एम.पि.एस. पावर सप्लाई विधि र प्रयोग</p> <p>१. रेडियो ट्रान्समिसन र रिसेप्सन प्रकृत्या</p> <p>२. फ्रिक्वेन्सी वैण्ड र वेभ लेन्थ</p> <p>३. रेडियो फ्रिक्वेन्सी</p> <p>४. रेडियोको किसिम र रिसिभर प्रणाली</p> <p>क. AM, FM, SSB, VHF</p> <p>ख. SUPERHETERODYNE</p> |

| क्र.सं. | काम र कर्तव्य | कार्य तथा उपकार्यहरू | उद्देश्य | संक्षिप्त विवरण |
|---------|---------------------------------|--|--|---|
| | ५.४ टेलिभिजन प्रसारण र रिसेप्सन | ५.३.२ रेडियो रिसिभरका आवश्यक गुणहरू बारे ज्ञान ५.३.३ सुपर हेटेरोडाइन रेडियो रिसिभरको कार्यप्रणाली बारे ज्ञान (AM, FM / FM Stereo) ४.३.४ एफ.एम. रिसिभर को ज्ञान ५.४.१ टेलिभिजन प्रसारण र रिसेप्सन बारे ज्ञान ५.४.२ क्याथोड रे ट्यूव बारे ज्ञान ५.४.८ टेलिभिजन पिक्चर | ५.३.२ रेडियो रिसिभरका आवश्यक गुणहरू बारे ज्ञान ५.३.३ सुपर हेटेरोडाइन रेडियो रिसिभरको कार्यप्रणाली बारे ज्ञान (AM, FM / FM Stereo) ४.३.४ एफ.एम. रिसिभर को ज्ञान ५.४.१ टेलिभिजन प्रसारण र रिसेप्सन बारे ज्ञान ५.४.२ क्याथोड रे ट्यूव बारे ज्ञान ५.४.८ टेलिभिजन पिक्चर | १. सेन्सिटिभिटी (Sensitivity) २. सेलेक्टिभिटी (Selectivity) ३. फिडिलिटी (Fidelity) १. आर.एफ. एम्प्लिफायर २. लोकल अस्सीलेटर ३. मिक्सर ४. आइ.एफ.एम्प्लिफायर ५. डिटेक्टर ६. भोलुम कन्ट्रोल ७. ए.जि.सि. ८. अडियो प्रि-एम्प्लिफायर ९. अडियो ड्राइभर एम्प्लिफायर १०. अडियो आउटपुट एम्प्लिफायर ११. स्पिकर १. एफ.एम. को विधि र विशेषताहरू १. टेलिभिजन प्रसारण र रिसेप्सन २. फ्रिक्वेन्सी वैण्ड र च्यानल (भि.एच.एफ./यु.एच.एफ.) १. क्याथोड रे ट्यूवको बनावट र काम क. इलेक्ट्रोन गन ख. फ्लोरेसेन्ट स्क्रिन ग. फाइनल एनोड घ. ग्राफाइट कोट २. डिफ्लेक्सन क. इलेक्ट्रोस्ट्र्याटिक ख. इलेक्ट्रोम्याग्नेटिक १. एच. स्क्यानिङ २. भि. स्क्यानिङ ३. इन्टरलेस्ड स्क्यानिङ |

| क्र.सं. | काम र कर्तव्य | कार्य तथा उपकार्यहरू | उद्देश्य | संक्षिप्त विवरण |
|---------|---------------|--|---|---|
| | | <p>५.४.ख टि.भी. क्यामरा</p> <p>५.४.ग लैक एण्ड व्हाइट टि.भी. रिसिभरको कार्य प्रणाली</p> | <p>५.४.क.२ भिडियो सिग्नल बारे ज्ञान</p> <p>५.४.ख.१ टि.भी. क्यामरा बारे ज्ञान</p> <p>५.४.ग.१ टि.भी. रिसिभरको द्यूनर बारे ज्ञान</p> <p>५.४.ग.२ टि.भी. रिसिभरको भि.आइ.एफ बारे ज्ञान</p> <p>५.४.ग.३ टि.भी. रिसिभरको भिडियो डिटेक्टर र ए.जि.सी. बारे ज्ञान</p> <p>५.४.ग.४ द्रचापिङ्ग सम्बन्धी ज्ञान</p> <p>५.४.ग.५ भिडियो एम्प्लिफायर र सि.आर.टि. जडान सम्बन्धी ज्ञान</p> <p>५.४.ग.६ टि.भी. रिसिभरको साउण्ड प्रणाली बारे ज्ञान</p> | <p>१. भिडियो सिग्नल क. पोजिटिभ भिडियो ख. नेगेटिभ भिडियो</p> <p>१. क्यामरा द्यूव तथा यसका प्रकारहरू २. भिडिकन द्यूव ३. सि.सि.डी (क्यापासिटिभ कपल डिभाइस) क्यामरा</p> <p>१. द्यूनरका प्रकारहरू क. एनालग ख. इलेक्ट्रोनिक्स २. आर.एफ. एम्प्लिफायर ३. लोकल अस्सीलेटर ४. मिक्सर ५. ए.जि.सि.</p> <p>१. एटेन्यूटर (Attenuator) २. "स" फिल्टर घ. आर.एफ. क्वाइल्स १. भिडियो डिटेक्टर २. आइ.एफ/ए.जि.सि. ३. भिडियो प्रि-एम्प</p> <p>१. साउण्ड ट्रेप क. एस.टि. क्वाइल्स ख. सेरामिक फिल्टर</p> <p>१. भिडियो एम्प्लिफायर २. पिकचर द्यूव</p> <p>१. साउण्ड आइ.एफ.एम्प्लिफायर २. लिमिटर ३. एफ.एम.डिटेक्टर</p> |

| क्र.सं. | काम र कर्तव्य | कार्य तथा उपकार्यहरू | उद्देश्य | संक्षिप्त विवरण |
|---------|---------------|--|---|--|
| | | <p>५.४.ग.७ सिन्क्रोनाइजिङ् प्रकृया बारे ज्ञान</p> <p>५.४.ग.८ भर्टिकल डिफ्लेक्सन बारे ज्ञान</p> <p>५.४.ग.९ हरिजन्टल डिफ्लेक्सन प्रकृया बारे ज्ञान</p> <p>५.५.घ टि.भि. पावर सप्लाई</p> <p>५.५.ङ टि.भी. रिसिभरको नियन्त्रकहरू</p> | <p>५.४.ग.७ सिन्क्रोनाइजिङ् प्रकृया बारे ज्ञान</p> <p>५.४.ग.८ भर्टिकल डिफ्लेक्सन बारे ज्ञान</p> <p>५.४.ग.९ हरिजन्टल डिफ्लेक्सन प्रकृया बारे ज्ञान</p> <p>५.५.घ.१ टि.भी.मा प्रयोग हुने विभिन्न किसिमका पावर सप्लाई र रेगुलेटर सम्बन्धी ज्ञान</p> <p>५.५.ङ.क टि.भि. रिसिभरको विभिन्न नियन्त्रकहरू बारे ज्ञान</p> | <p>४. अडियो एम्प्लिफायर</p> <p>५. स्पिकर</p> <p>१. कम्पोजिट भिडियो</p> <p>२. सिन्क सेपरेटर एम्प्लिफायर</p> <p>३. ए.एफ.सि./इन्टिग्रेटर</p> <p>४. ब्ल्याङ्किङ् पल्स (Blanking Pulse)</p> <p>१. भर्टिकल असिस्लेटर</p> <p>२. भर्टिकल ड्राइभर एम्प्लिफायर</p> <p>३. भर्टिकल आउटपुट एम्प्लिफायर</p> <p>४. भि. ब्ल्याङ्किङ्</p> <p>५. भर्टिकल डिफ्लेक्सन क्वाइल</p> <p>१. ए.एफ.सी.</p> <p>२. हरिजन्टल असिस्लेटर</p> <p>३. हरिजन्टल ड्राइभर एम्प्लिफायर</p> <p>४. हरिजन्टल आउटपुट एम्प्लिफायर</p> <p>५. हरिजन्टल डिफ्लेक्सन क्वाइल</p> <p>६. इ.एच.टि.</p> <p>७. फ्लाई बैक पल्स</p> <p>८. एच. ब्लैंकिङ् पल्स</p> <p>९. ए.जि.सि. किइङ् पल्स</p> <p>१. ट्रान्सफर्मर भएको पावर सप्लाई</p> <p>२. ट्रान्सफर्मर नभएको पावर सप्लाई</p> <p>क. सिरिज ट्रान्जिस्टर रेगुलेटर</p> <p>ख. एस.सि.आर. पावर सप्लाई</p> <p>ग. एस.एम.पि.एस.</p> <p>१. अन/अफ स्वीच</p> <p>२. ब्राइटनेस कन्ट्रोल</p> <p>३. कन्ट्र्यास्ट कन्ट्रोल</p> |

| क्र.सं. | काम र कर्तव्य | कार्य तथा उपकार्यहरू | उद्देश्य | संक्षिप्त विवरण |
|---------|---------------|---|--|--|
| | | <p>५.५.८ टि.भी.मा सर्किट ट्रेसिङ तथा इईड़</p> <p>५.५.९ रंगिन टेलिभिजन</p> | <p>५.५.८.१ विभिन्न टि.भी.को सर्किट ट्रेसिङ गर्ने बारे ज्ञान</p> <p>५.५.९.१ रंग सम्बन्धी प्रारम्भिक ज्ञान</p> <p>५.५.९.२ कलर पिकचर ट्यूव सम्बन्धी ज्ञान</p> <p>५.५.९.३ कलर टि.भी.का अन्य मुख्य भागहरूको ज्ञान</p> <p>५.५.९.४ कलर टि.भी.को नियन्त्रक बारे ज्ञान</p> <p>५.५.९.५ कलर टि.भी.मा सर्किट ट्रेसिङ गर्ने</p> | <p>४. भोल्युम कन्ट्रोल ५. टोन कन्ट्रोल ६. भर्टिकल होल्ड ७. होरिजन्टल होल्ड</p> <p>१. KEC, DAEWOO, Sonali</p> <p>१. प्रारम्भिक (प्राइमरी) रंगहरू क. रातो ख. हरियो ग. निलो २. सेकेण्डरी रंगहरू</p> <p>१. डेल्टागन (Delta) २. पि.आइ.एल (PIL) ३. ट्रिनिट्रन (Trinitron)</p> <p>१. भ्याराक्टर डायड २. इलेक्ट्रोनिक ट्यूनर ३. क्रोमा सेक्सन ४. कन्भरजेन्स र डिगिसिङ</p> <p>१. अटो सर्च २. च्यानल मेमोरी ३. रिमोट कन्ट्रोल ४. स्टचाप्ड वाइ ५. भोल्युम कन्ट्रोल ६. ब्राइटनेस कन्ट्रोल ७. कन्ट्र्यास्ट कन्ट्रोल ८. कलर कन्ट्रोल ९. अन्य नियन्त्रकहरू</p> <p>१. Sony, Goldstar, Samsung etc.</p> |

| क्र.सं. | काम र कर्तव्य | कार्य तथा उपकार्यहरू | उद्देश्य | संक्षिप्त विवरण |
|---------|---------------|--|--|--|
| | | <p>५.६ डिमीडी</p> <p>५.७ इन्हर्टर</p> <p>५.८ स्याटलाइट रिसिभिङ्/डिस्ट्रिब्यूसन (HDT)</p> | <p>बारे ज्ञान</p> <p>५.५.७.६ LCD/LED TV बारे ज्ञान</p> <p>५.६.१ डिमीडी प्लेयर बारे ज्ञान</p> <p>५.७.१ इन्हर्टर बारे ज्ञान</p> <p>५.८.१ स्याटलाइट रिसिभिङ् कार्य प्रणाली बारे ज्ञान</p> | <p>१. Sony, Goldstar, Samsung etc.</p> <p>१. ल्क डायग्राम</p> <p>२. लेसर डायड</p> <p>३. फोटो ट्रान्जिस्टर सेन्सर</p> <p>४. पिकअप एसेम्ली</p> <p>५. लेन्स एसेम्ली</p> <p>६. लोडिङ/अनलोडिङ</p> <p>७. अप्टिकल पिकअप (विम ड्राइभ)</p> <p>८. प्ले बैक गर्ने तरिका</p> <p>क. अप्टिकल</p> <p>ख. क्यापासिटिभ</p> <p>९. अप्टिकल डिस्क</p> <p>१०. इनकोडिङ (encoding) प्रणाली</p> <p>११. पावर सप्लाई</p> <p>१. परिचय</p> <p>२. आवश्यकता र महत्व</p> <p>३. उपयोगिता</p> <p>४. सामान्य ल्क डायग्राम र सर्किट डायग्राम</p> <p>५. छनौट गर्ने तरिका</p> <p>६. पावर फ्याक्टर (निर्भरता)</p> <p>क. एम्प्लिच्युड ख. फ्रिक्वेन्सी</p> <p>७. ट्रान्सफर्मर</p> <p>८. पावर सेलेक्सन</p> <p>९. Surge protection</p> <p>१. ट्रान्समिसन</p> <p>२. रिसेप्शन</p> <p>क. डिस्क</p> <p>ख. एल.एन.ए./एल.एन.वि. (Low Noise Amp./Low Noise Block)</p> |

| क्र.सं. | काम र कर्तव्य | कार्य तथा उपकार्यहरू | उद्देश्य | संक्षिप्त विवरण |
|---------|--------------------|--|---|--|
| | | | <p>५.८.२ स्याटलाइट रिसिभरको कार्य प्रणाली बारे ज्ञान</p> <p>५.८.३ केवल टि.भि. कार्यक्रम प्रसारण</p> | <p>ग. रिसिभर</p> <p>१. पावर सप्लाई २. ट्यूनिङ्ग भोल्टेज र नियन्त्रण ३. अन्य मुख्य भाग तथा कार्यहरू ४. यू.एच.एफ. बाट भि.एच.एफ. मा</p> <p>१. विभिन्न च्यानलमा परिवर्तन २. च्यानल मिक्स्चर ३. ट्रंक एम्प्लिफायर ४. व्रिज एम्प्लिफायर ५. लाइन एम्प्लिफायर ६. स्प्लिटर ७. कोएक्सिल केवल तथा सहायक सामग्रीहरू</p> <p>१. परिचय र महत्व २. उपयोगिता ३. ब्लक डायग्राम र अपरेसन ४. प्रसारण प्रविधि</p> |
| | ५.९ टेलिफोन | ५.९.२ PSTN टेलिफोन बारे ज्ञान | | |
| | ५.१० सोलार पावर | ५.१०.१ घरेलु सौर्य विद्युत प्रणालीको प्राविधिक ज्ञान | | <p>१. Solar module (Diff. wattage) २. Battery (Diff. capacity) ३. Charge Controller - Type, Capacity ४. Light ५. DC to DC converter ६. DC to AC inverter</p> |
| | ५.११ LCD/LED TV | ५.११.१ LCD/LED TV को ज्ञान | | <p>१. Display २. Video board ३. CCFL ४. LVDS (Led Voltage Drive System)</p> |
| ६. | ड्रईङ् (रेखाचित्र) | ६.१ परिचय | ६.१.१ ड्रईङ्को महत्व र प्रयोग बारे ज्ञान | १. विश्वव्यापी भाषा |

| क्र.सं. | काम र कर्तव्य | कार्य तथा उपकार्यहरू | उद्देश्य | संक्षिप्त विवरण |
|---------|---------------|---|--|---|
| | | <p>६.२ आधारभूत इन्जिनियरिङ् ड्रईङ्ग</p> <p>६.३ इलेक्ट्रोनिक्स ड्रईङ्ग</p> | <p>६.२.१ ड्रईङ्गका आधारभूत ज्यावल तथा सामग्रीहरूको प्रयोग र रेखदेख बारे ज्ञान</p> <p>६.२.२ ड्रईङ्गका आधारभूत अभ्यास र ज्ञान</p> <p>६.२.३ ज्यामितिय रेखाचित्र बारे ज्ञान र अभ्यास</p> <p>६.२.४ अर्थोग्राफिक प्रोजेक्सनको सिद्धान्त बारे ज्ञान तथा अभ्यास</p> <p>६.२.५ वस्तुहरूको काटिएको आकृतिको रेखाचित्रको sectional view खिच्ने बारे ज्ञान र अभ्यास</p> <p>६.३.१ इलेक्ट्रोनिक्स ड्रईङ्गको आधारभूत ज्ञान तथा अभ्यास</p> <p>६.३.२ ग्राफिकल सिम्वल्स</p> <p>६.३.३ प्रचलित इलेक्ट्रोनिक्स ड्रईङ्ग बारे ज्ञान</p> | <p>१. ड्रईङ्ग बोर्ड २. टि स्क्वायर ३. सेट स्क्वायर ४. पेन्सिल (H, HB) ५. ड्रईङ्ग सिट (A Form) ६. अन्य सहायक सामग्रीहरू</p> <p>१. ड्रईङ्ग सिटको तयारी २. विभिन्न रेखाहरू ३. लेखाई (Lettering) १. ज्यामितिय आकृतिहरू क. Angle ख. Triangle ग. Polygons</p> <p>१. विभिन्न वस्तुहरूको आकृति खिच्ने क. Front view ख. Side view ग. Top view</p> <p>१. साधारण किसिमको वस्तुहरूको काटिएका भागको ड्रईङ्गको अभ्यास</p> <p>१. सिम्बल्सको विकास र महत्व २. इलेक्ट्रीकल सिम्बल्स ३. इलेक्ट्रोनिक्स सिम्बल्स</p> <p>१. ब्लक डायग्राम</p> |

| क्र.सं. | काम र कर्तव्य | कार्य तथा उपकार्यहरू | उद्देश्य | संक्षिप्त विवरण |
|---------|---------------|--|--|---|
| ७. | वेन्च वर्क | <p>६.४ सर्किट ट्रेसिङ</p> <p>७.१ परिचय</p> <p>७.२ वेन्च वर्कमा प्रयोग गरिने ज्यावलहरू (Mechanical Hand Tools)</p> <p>७.३ वेन्च वर्क प्राक्टिस (अभ्यास कार्य)</p> | <p>६.३.४ आधारभूत सर्किटहरूको डायग्राम खिच्ने अभ्यास</p> <p>६.३.५ रेडियो सर्किट डायग्राम बारे ज्ञान तथा अभ्यास</p> <p>६.३.६ टेलिभिजन सर्किट डायग्राम बारे ज्ञान तथा अभ्यास</p> <p>६.३.७ DVD को सर्किट डायग्राम बारे ज्ञान</p> <p>६.४.१ इलेक्ट्रोनिक्स सर्किटको ट्रेसिङ गर्ने</p> <p>७.१.१ वेन्च वर्कको महत्व बारे ज्ञान</p> <p>७.२.१ ज्यावलहरूको छनौट, प्रयोग, सुरक्षा र संभार</p> <p>७.३.१ हातले साधारण वस्तुहरू तयार गर्न सक्षम बनाउनको लागि अभ्यास तथा ज्ञान</p> | <p>२. ले आउट डायग्राम</p> <p>३. इलेक्ट्रोनिक्स सर्किट</p> <p>१. रेकिटफायर तथा साधारण पावर सप्लाई</p> <p>२. रेगुलेटेड पावर सप्लाई</p> <p>३. ट्रान्जिस्टर एम्प्लिफायर (CB, CC, CE)</p> <p>४. असिस्लेटर</p> <p>५. IC एम्प्लिफायर</p> <p>१. सुपर हेट्रोडायन रेडियोको ब्लक डायग्राम तथा सर्किट डायग्राम</p> <p>१. B/W TV को ब्लक डायग्राम तथा सर्किट डायग्राम</p> <p>१. DVD को ब्लक डायग्राम तथा सर्किट डायग्राम</p> <p>१. रेडियो वा उपयुक्त सामानको सर्किट ट्रेसिङ गर्ने</p> <p>१. वर्क वेन्च</p> <p>२. वेन्च भाइस</p> <p>३. फाइलहरू</p> <p>४. चिजल्स</p> <p>५. चिन्ह लगाउने ज्यावल</p> <p>६. सफा गर्ने ज्यावल आदि</p> <p>१. नाप तथा चिन्ह लगाउने</p> <p>२. चिजलिङ्ग</p> <p>३. सइङ्ग</p> <p>४. सेयरिङ्ग</p> |

| क्र.सं. | काम र कर्तव्य | कार्य तथा उपकार्यहरू | उद्देश्य | संक्षिप्त विवरण |
|---------|---|--|--|--|
| ८. | इलेक्ट्रोनिक्स सामग्रीहरूको जडान (प्रोजेक्ट वर्क) | <p>८.१ परिचय/महत्व</p> <p>८.२ छनौट र प्रस्तावना</p> <p>८.३ आवश्यक सामग्री संकलन</p> <p>८.४ जडान</p> <p>८.४.क पावर सप्लाई यूनिट</p> | <p>८.१.१ विभिन्न इलेक्ट्रोनिक्स सर्किटहरू जडान गर्दा प्रयोग हुने सामग्रीहरू र सावधानी बारे परिचयात्मक तथा तिनका महत्व सम्बन्धी ज्ञान</p> <p>८.२.१ छनौट गरिएका सर्किटहरू आफैले जडान तथा मर्मत गर्न सक्षम बनाउने</p> <p>८.३.१ छनौट गरिएका सर्किटहरू जडान गर्न आवश्यक सामग्री संकलन गर्न सक्षम बनाउने</p> <p>८.४.१ विभिन्न सर्किटहरू जडान गर्न सक्षम बनाउने</p> <p>८.४.२ Musical circuit, IC प्रयोग गरेर जडान गर्न सक्षम बनाउने</p> <p>८.४.३ Timer circuit, IC प्रयोग गरेर जडान गर्न सक्षम बनाउने</p> <p>८.४.क.१ Low voltage DC पावर सप्लाई</p> | <p>५. फाइलिङ् ६. ड्रिलिङ् ७. पंचिङ् तथा रेमेटिङ् ८. काउन्टर सिंक, सिभिङ्, थ्रेडिङ् ९. बेन्डिङ् र राउण्डिङ् १०. उपरोक्त कार्य समावेश हुने कम्तिमा एउटा प्रोजेक्ट (काम)</p> <p>१. प्रोजेक्टको छनौट तथा प्रस्तावना</p> <p>१. आवश्यक सामग्रीहरूको संकलन गर्ने</p> <p>१. जडान गर्ने सर्किट डायग्राम तयार गर्ने २. सामग्री छनौट ३. सामग्री जडान कार्य ४. परिक्षण</p> <p>१. जडान गर्ने सर्किट डायग्राम तयार गर्ने २. सामग्री छनौट ३. सामग्री जडान कार्य ४. परिक्षण</p> <p>१. जडान गर्ने पावर सप्लाई यूनिटको</p> |

| क्र.सं. | काम र कर्तव्य | कार्य तथा उपकार्यहरू | उद्देश्य | संक्षिप्त विवरण |
|---------|---------------|---|--------------------------------|---|
| | | <p>८.४.ख रेडियो सेट जडान गर्ने</p> <p>८.४.ख.१ Audio amplifier जडान गर्न सक्षम बनाउने</p> <p>८.४.ख.२ IF Amplifier जडान गर्न सक्षम बनाउने</p> <p>८.४.ख.३ Mixer, Oscillator, RF Amp र Band SW जडान गर्ने सक्षम बनाउने</p> <p>८.४.ख.४ रेडियो सेटको आन्तरिक पूर्जाहरू tuning गर्न सक्षम बनाउने</p> <p>८.४.ख.५ Dial chord तथा अन्य यान्त्रिक पार्टपूर्जा जडान गर्न सक्षम बनाउने</p> | <p>जडान गर्ने सक्षम बनाउने</p> | <p>१. स्पेसिफिकेसन तयार गर्ने २. सर्किट डायग्राम छनौट ३. सामग्रीहरूको छनौट ४. जडान कार्य ५. परिक्षण</p> <p>१. जडान गर्ने Audio Amp को स्पेसिफिकेसन तयार गर्ने २. सर्किट डायग्राम तयार गर्ने ३. सामग्रीहरूको छनौट गर्ने ४. जडान कार्य ५. परिक्षण</p> <p>१. IF Amp को सर्किट डायग्राम तयार गर्ने २. सामग्रीहरूको छनौट गर्ने ३. जडान कार्य ४. परिक्षण</p> <p>१. जडान गर्ने सामग्रीहरूको सर्किट डायग्राम तयार गर्ने २. आवश्यक सामग्रीहरूको छनौट गर्ने ३. जडान कार्य ४. परिक्षण</p> <p>१. Tuning गर्ने औजार र उपकरणको छनौट २. IFT ३. Oscillator coil ४. Antenna coil ५. Trimmer</p> <p>१. Dial chord २. Chassis ३. Battery compartment</p> |

| क्र.सं. | काम र कर्तव्य | कार्य तथा उपकार्यहरू | उद्देश्य | संक्षिप्त विवरण |
|---------|---------------|--|---|---|
| | | <p>८.४.ग B/W TV जडान</p> <p>८.४.घ एन्टेना जडान</p> <p>८.४.ङ भोल्ट गार्ड जडान</p> | <p>८.४.ग.१ टिभी. जडान गर्दा ध्यान दिनु पर्ने कुराहरू बारे ज्ञान</p> <p>८.४.ग.२ B/W TV जडान गर्न सक्षम बनाउने</p> <p>८.४.ग.३ परिक्षण तथा एडजस्टमेन्ट गर्न सक्षम बनाउने</p> <p>८.४.घ.१ एन्टेना जडान गर्न ध्यान दिनुपर्ने कुराहरू बारे ज्ञान</p> <p>८.४.घ.२ Yagi antenna र disk antenna जडान गर्न सक्षम बनाउने</p> <p>८.४.ङ.१ भोल्ट गार्ड जडान गर्न सक्षम बनाउने</p> | <p>८. Spindle Knob आदि</p> <p>१. CRT mounting २. Yoke fitting ३. CRT base connection ४. EHT ५. Main circuit board ६. Tuner ७. Power supply</p> <p>१. Power supply output voltage adjustment २. Deflection adjustment ३. Vertical height & Linearity adjustment ४. Horizontal, size, linearity center etc. adjustment</p> <p>१. Yagi antenna जडान गर्ने २. Direction setting</p> <p>१. डिस्क एन्टेना जडान क. LNB ख. Power divider ग. Receiver घ. Mixer ঢ. Distribution Amp</p> <p>१. जडान गर्ने सामग्रीहरूको सर्किट डायग्राम तयार गर्ने ২. सामग्रीहरूকो छनौट गर्ने</p> |

| क्र.सं. | काम र कर्तव्य | कार्य तथा उपकार्यहरू | उद्देश्य | संक्षिप्त विवरण |
|---------|---------------|---|---|---|
| | | | | |
| | | ८.४.च डिस्क एन्टेना, DTH जडान (Satellite TV Receiving System) | ८.४.च.१ डिस्क एन्टेना, DTH, रिसिभर जडान गरी कार्यक्रम वितरण गर्न सक्षम बनाउने | ३. सामग्रीको परिक्षण ४. जडान कार्य ५. परिक्षण ९. डिस्क एन्टेना जडान क. एल.एन.ए. ख. रिसिभर ग. मिक्स्चर एम्प्लिफायर घ. डिस्ट्रिब्युसन एम्प्लिफायर ङ. केवल च. स्प्लिटर तथा लाइन टेप |
| | | ८.५ परिक्षण | ८.५.१ जडान गरिएका प्रोजेक्टहरू परिक्षण गर्न सक्षम | १. सर्किट चेक गर्ने २. भोल्टेज चेक गर्ने ३. प्रोजेक्टको सम्पूर्ण कार्य चेक गर्ने |
| | | ८.६ प्रस्तुती | ८.६.१ जडान गरी परिक्षण गरिएका प्रोजेक्टहरूको प्रस्तुतीकरण गर्न सक्षम नोट: उल्लेखित प्रोजेक्टहरू मध्ये २ वटामा नघटाई अनुकूल अनुसार छनौट गरी प्रोजेक्ट गराईनेछ । | १. प्रोजेक्टको बारेमा व्याख्या गर्ने |
| ९. | मर्मत संभार | ९.१ परिचय | ९.१.१ विद्युतिय उपकरणहरू मर्मत संभारको महत्व तथा मर्मत संभार गर्दा सामान्य ध्यान दिनु पर्ने कुराहरू बारे ज्ञान | |
| | | ९.२ आधारभूत ज्यावल तथा उपकरणहरू | ९.२.१ मर्मत संभार कार्यको लागि आवश्यक ज्यावलहरूको छनौट, प्रयोग तथा संभार गर्न सक्षम बनाउने ९.२.२ मर्मत संभार कामको लागि प्रयोग हुने साधारण उपकरणहरूको प्रयोग तथा | १. मर्मत संभारको लागि प्रयोग हुने ज्यावलहरूको परिचय, किसिम तथा उपयोग १. Signal injector २. Signal generator |

| क्र.सं. | काम र कर्तव्य | कार्य तथा उपकार्यहरू | उद्देश्य | संक्षिप्त विवरण |
|---------|---------------|--|--|---|
| | | <p>९.३ पावर सप्लाई यूनिट मर्मत</p> <p>९.४ टेलिभिजन (B/W) मर्मत</p> | <p>संचालन गर्न सक्षम बनाउने</p> <p>९.३.१ साधारण डि.सी. पावर सप्लाई यूनिटको खराबी पत्ता लगाउन, मर्मत तथा संभार गर्न सक्षम बनाउने</p> <p>९.४.१ टेलिभिजन (B/W) सेटको संभार कार्य गर्न सक्षम बनाउने</p> <p>९.४.२ टेलिभिजनको सर्किटमा भोल्टेज परिक्षण कार्य गर्न तथा भोल्टेज परिक्षण विधिबाट खराब कम्पोनेन्ट पत्ता लगाउन सक्षम बनाउने</p> <p>९.४.३ टेलिभिजन (B/W) मर्मत तथा परिक्षण गर्न सक्षम बनाउने</p> <p>९.४.४ टेलिभिजन मर्मत गर्न सक्षम बनाउने</p> | <p>३. Analog multimeter ४. Digital Multimeter ५. Oscilloscope ६. TV pattern generator</p> <p>१. DC power supply unit मा प्रयोग हुने पूर्जाहरूको अवस्था परिक्षण गर्ने २. खराब पूर्जा पत्ता लगाउने तथा मर्मत वा फेर्ने ३. मर्मत पछि आवश्यक परिक्षण गर्ने</p> <p>१. टेलिभिजन सेटको साधारण सर्भिसिङ्ग गर्ने क. धूलो मैलो सफाई ख. पार्टपूर्जा सफाई २. B/W TV सर्किटको अध्ययन गर्ने, ट्रेसिङ गर्ने १. चालु टेलिभिजन सर्किटको विभिन्न स्टेजहरूमा भोल्टेज नापे २. प्राप्त भोल्टेजको विश्लेषण गर्ने</p> <p>१. चालु टेलिभिजन सर्किटमा pattern generator input दिएर प्रत्येक स्टेजको अवस्था परिक्षण विश्लेषण गर्ने २. चालु टेलिभिजनको सर्किटमा oscilloscope प्रयोग गरी विभिन्न स्टेजको signal trace गर्ने</p> <p>१. खराब अथवा मर्मत गर्ने टि.भी.को भौतिक निरीक्षण गर्ने (Visual Inspection) २. टि.भी.को कन्ट्रोल तथा operation गर्ने पूर्जाहरूको function चेक गर्ने ३. टि.भी.सर्किटमा सप्लाई दिएर हरेक स्टेजको भोल्टेज चेक गर्ने</p> |

| क्र.सं. | काम र कर्तव्य | कार्य तथा उपकार्यहरू | उद्देश्य | संक्षिप्त विवरण |
|---------|---------------|---|---|--|
| | | <p>९.५ रंगिन टि.भी. मर्मत संभार</p> <p>९.६.क भोल्टगार्ड मर्मत तथा</p> | <p>९.५.१ रंगिन टेलिभिजन सेटको संभार कार्य गर्न सक्षम बनाउने</p> <p>९.५.२ टि.भी.को सर्किटमा भोल्टेज परिक्षण विधिबाट खराब पूर्जा पत्ता लगाउन सक्षम बनाउने</p> <p>९.५.३ टि.भी.का विभिन्न instrument/ सेवा उपकरणहरू जोडेर मर्मत गर्न सक्षम बनाउने</p> <p>९.५.४ टि.भी. मर्मत गर्न सक्षम बनाउने</p> | <p>४. टि.भी.सर्किटमा pattern generator signal दिएर चेक गर्ने</p> <p>१. टि.भी.सेटको साधारण सर्भिसिङ्ग गर्ने क. धूलो मैलो सफाई ख. पार्टपूर्जा सफाई</p> <p>१. सर्किट डायग्राम अध्ययन गर्ने, ट्रेसिङ गर्ने २. चालु टि.भी.को विभिन्न सर्किट खण्डहरूको भोल्टेज परिक्षण गर्ने/ सर्किटमा उल्लेखित भाल्टेजसंग दांजे/विश्लेषण गर्ने ३. खराब पूर्जा पत्ता लगाई फेर्ने/परिक्षण गर्ने</p> <p>१. पेटर्न सिग्नल जेनरेटर जडान गरी प्रत्येक सर्किट खण्डको इनपुट/आउटपुट वेभ फर्म हेर्ने/ भोल्टेज नापे २. अस्सिलोस्कोप प्रयोग गरी इनपुट/ आउटपुट वेभफर्म हेरी सर्किटमा दिएको वेभफर्मसंग दांजे</p> <p>१. टि.भी.को भौतिक परिक्षण गर्न (Visual Inspection) २. टि.भी.मा सालाई जोडेर मुख्य सर्किट तथा पूर्जाहरूको testing pointहरूमा भोल्टेज नापे ३. वेभफर्म हेर्ने ४. टि.भी.मा लगाइएको कन्ट्रोलहरूको कार्य परिक्षण गर्ने ५. रिमोट कन्ट्रोलको परिक्षण गर्ने ६. इन्सुलेसन चेक गर्ने ७. कभर लगाईसकेपछि सबै कन्ट्रोल लगायत च्यानलको अन्तिम परिक्षण गर्ने ८. चालु सर्किटको विभिन्न खण्डमा भोल्टेज</p> |
| | | | ९.६.क.१ भोल्टगार्ड सर्किटमा भोल्टेज परिक्षण | |

| क्र.सं. | काम र कर्तव्य | कार्य तथा उपकार्यहरू | उद्देश्य | संक्षिप्त विवरण |
|---------|----------------------------|--|---|--|
| | | संभार | कार्य गर्ने तथा परिक्षणबाट खराबी पत्ता लगाउन सक्षम बनाउने | नाप्ने २. प्राप्त भोल्टेजको विश्लेषण गर्ने ३. खराबी पूर्जा पत्ता लगाउने/फेर्ने ४. आउटपुटमा लोड जडान गरी पुनः सेटको परिक्षण गर्ने |
| | ९.६.ख स्टेवलाइजर | ९.६.ख.१ स्टेवलाइजर मर्मत तथा परिक्षण गर्न सक्षम बनाउने | | १. सर्किटमा जडान पूर्जाहरू पहिचान गर्ने २. सर्किटमा भोल्टेज नाप्ने ३. खराब पूर्जा पत्ता लगाउने/फेर्ने ४. अटो ट्रान्सफर्मरबाट इनपुट भोल्टेज परिवर्तन गरेर स्टेवलाइजरको आउटपुट भोल्टेज परिक्षण गर्ने ५. आउटपुट भोल्टेजलाई स्टेवलाइजरको दिइएको भोल्टेज स्पेसिफिकेसनसंग तुलना गर्ने ६. आउटपुटमा भोल्टेज मिलान गर्न नियन्त्रक preset भए सोको परिक्षण गर्ने ७. भोल्टमिटर तथा अन्य इन्डिकेटरको कार्य परिक्षण गर्ने ८. लोड जडान गरी स्टेवलाइजरको अन्तिम परिक्षण गर्ने |
| | ९.७ DVD मर्मत संभार | ९.७.१ DVD को मर्मत संभार कार्य गर्न सक्षम बनाउने | | १. सर्किटको हल्का सफाई गर्ने २. लोडिङ/अनलोडिङ परिक्षण गर्ने ३. DVD लाई टिभीसंग जडान गरी विभिन्न कन्ट्रोलहरूको कार्य लगायत पिक्चर क्वालिटी अवलोकन गर्ने ४. विभिन्न सर्किट खण्डहरूको भोल्टेज परिक्षण गर्ने ५. लेन्स तथा हेडको सरसफाई तथा एलाइनमेन्ट गर्ने |
| | ९.८ इन्भर्टरको मर्मत संभार | ९.८.१ इन्भर्टर सेटको मर्मत संभार कार्य गर्न सक्षम बनाउने | | १. साधारण सार्भिसिङ्ग गर्ने क. धूलो मैलो सफाई |

| क्र.सं. | काम र कर्तव्य | कार्य तथा उपकार्यहरू | उद्देश्य | संक्षिप्त विवरण |
|---------|---------------|---|--|---|
| | | <p>९.९ टेलिफोन सेटको मर्मत तथा संभार</p> <p>९.१० सोलार प्रणाली जडान तथा मर्मत</p> | <p>९.९.१ PSTN सेटको मर्मत तथा संभार कार्य गर्न सक्षम बनाउने</p> <p>९.१०.१ सोलार system जडान गरी मर्मत संभार गर्न सक्षम</p> | <ul style="list-style-type: none"> ख. पार्टपूर्जा सफाई २. सर्किटमा जडान पार्टपूर्जाहरूको पहिचान गर्ने ३. सर्किटमा भोल्टेज नाप्ने ४. इनपुट/आउटपुट भोल्टेज परिक्षण गर्ने ५. सप्लाई जोडेर मुख्य सर्किटमा भोल्टेज नाप्ने ६. भोल्टमिटर तथा अन्य इन्डिकेटरको कार्य परिक्षण गर्ने ७. कन्ट्रोलहरू चेक गर्ने ८. आउटपुट भोल्टेज परिक्षण गरी अन्तिम परिक्षण गर्ने ९. खराब पूर्जाहरू पत्ता लगाई फेर्ने १०. ब्याट्रीहरू परिक्षण गर्ने <ul style="list-style-type: none"> १. साधारण सर्भिसिङ्ग गर्ने क. धूलो मैलो सफाई ख. पार्टपूर्जा सफाई २. सर्किट अध्ययन र ट्रेसिङ गर्ने ३. सर्किटमा जडान पार्टपूर्जाहरूको पहिचान गर्ने ४. इनपुट/आउटपुट भोल्टेज परिक्षण गर्ने ५. सप्लाई भोल्टेज चेक गर्ने ६. माइक तथा स्पिकर चेक गर्ने ७. ड्राई सोल्डर चेक गर्ने ८. खराब पूर्जा फेर्ने ९. अन्तिम परिक्षण गर्ने <ul style="list-style-type: none"> १. सोलार इलेक्ट्रीक सप्लाई सिस्टम २. सोलार pannel र system जडान गर्ने ३. सोलार pannel को voltage efficiency नाप्ने ४. चार्जरको efficiency नाप्ने ५. ब्याट्रीको efficiency नाप्ने ६. बत्तीको परिक्षण गर्ने |

| क्र.सं. | काम र कर्तव्य | कार्य तथा उपकार्यहरू | उद्देश्य | संक्षिप्त विवरण |
|---------|---------------------|---|--|---|
| 90. | अनुमानित लागत तरिका | <p>१०.१ परिचय</p> <p>१०.२ लागत मूल्य</p> <p>१०.३ ह्रास मूल्य</p> <p>१०.४ ओभरहेड मूल्य</p> | <p>१०.१.१ लागत मूल्य निर्धारण विधि बारे ज्ञान</p> <p>१०.२.१ इलेक्ट्रोनिक्स सर्किट जडान गर्न आवश्यक पार्टपूर्जाहरूको सूची तथा मूल्य निर्धारण गर्न सक्षम बनाउने</p> <p>१०.२.२ मर्मत संभार गर्दा लाग्ने खर्च निकाल्न तथा विल तयार गर्न सक्षम बनाउने</p> <p>१०.३.१ सर्किट जडान तथा मर्मत संभार गर्दा लाग्ने ह्रास मूल्य निकाल्न सक्षम</p> <p>१०.४.१ सर्किट जडान तथा मर्मत गर्दा लाग्ने अप्रत्यक्ष लागत निकाल्न सक्षम</p> | <p>७. सोलार प्रणालीमा आउने problem हरू पहिचान र समाधान गर्ने</p> <p>१. LCD/LED TV को सर्किट र ब्लक डायग्राम ट्रेसिङ् गर्ने</p> <p>२. LCD/LED TV को पावर सप्लाई चेक गर्ने, फेर्ने</p> <p>३. LCD/LED TV को रिमोट कन्ट्रोल चेक गर्ने, फेर्ने</p> <p>४. LCD/LED TV को video board चेक गर्ने, फेर्ने</p> <p>५. LVD (Led Voltage Drive System) को चेक गर्ने, फेर्ने</p> <p>६. LCD/LED को display चेक गर्ने, फेर्ने</p> <p>१. सर्किटमा प्रयोग हुने सामग्रीहरूको सूची तथा मूल्य निकाल्ने</p> <p>१. काममा प्रयोग गरिने उपकरण तथा औजारहरूको ह्रास मूल्य</p> <p>२. फर्निचर</p> <p>१. कर्मचारी</p> <p>२. भवन</p> <p>३. विजुली</p> <p>४. व्याज</p> <p>५. परिवहन</p> <p>६. कर</p> |

| क्र.सं. | काम र कर्तव्य | कार्य तथा उपकार्यहरू | उद्देश्य | संक्षिप्त विवरण |
|---------|---------------|----------------------|---|---|
| | | १०.५ नाफाको प्रतिशत | १०.५.१ सर्किट जडान तथा मर्मत गर्दा लाग्ने खर्चमा नाफाको प्रतिशत निर्धारण गरी अन्तिम मूल्य निर्धारण गर्न सक्षम | १. वस्तुको मूल्य २. ह्रास मूल्य ३. ओभरहेड मूल्य ४. नाफाको प्रतिशत ५. अन्तिम मूल्य |

मेशिन, औजार तथा सरसामानहरूको मापदण्ड (नम्स) (Norms of Machines, Tools & Materials)

प्रशिक्षार्थी संख्या : २०

भवन

| क्र.सं. | विवरण | साइज | इकाई | परिमाण | कैफियत |
|---------|---------------------|---------|----------|--------|--------|
| १. | कार्यशाला/कक्षा भवन | २०'×३५' | वर्ग फुट | १ | |
| २. | कार्यालय/भण्डार | १०'×२०' | वर्ग फुट | २ | |

फर्नीचर

| क्र.सं. | विवरण | साइज | इकाई | परिमाण | कैफियत |
|---------|---------------------|--------------|------|--------|--------|
| १. | अफिस टेबुल साधारण | २'१/२'×४' | थान | २ | |
| २. | कुसन मेच | | थान | २ | |
| ३. | दराज | ५'×२'×१'१/२' | थान | २ | |
| ४. | च्याक (वर्कशप) | ५'×४'×१'१/२' | थान | २ | |
| ५. | स्टुल | | थान | २० | |
| ६. | औजार वाक्स | २'×१.५'×१.५' | थान | २१ | |
| ७. | कालो/सेतो पाटी | ३'×३' | थान | १ | |
| ८. | प्रशिक्षार्थी टेबुल | ४'×६' | थान | ६ | |

औजारहरू

| क्र.सं | विवरण | साइज | इकाई | परिमाण | कैफियत |
|--------|---------------------------|----------|------|--------|--------|
| १ | Remote Tester | | थान | २१ | |
| २ | Tester screw set | | सेट | २१ | |
| ३ | Combination Plier | 15 c.m. | थान | २१ | |
| ४ | Side Cutter | | थान | २१ | |
| ५ | Nose Cutter | | थान | २१ | |
| ६ | Screw Driver set (+, -) | Long | सेट | २१ | |
| ७ | Screw Driver set (+, -) | Small | सेट | २१ | |
| ८ | Screw Driver set (Mobile) | | सेट | २१ | |
| ९ | Twizer set | Long | सेट | २१ | |
| १० | Twizer set | Small | सेट | २१ | |
| ११ | Iron saw | Small | थान | २१ | |
| १२ | Soldering Iron | 40 watt | थान | २१ | |
| १३ | Soldering Iron | 60 watt | थान | २१ | |
| १४ | De solder pump | | थान | २१ | |
| १५ | Paint brust | 4" | थान | २१ | |
| १६ | Scissor | Small | थान | २१ | |
| १७ | Micro Iron Rod | | थान | २१ | |
| १८ | PCB Stand | | थान | २१ | |
| १९ | Unlock clip | Diff. ty | थान | २ | |
| २० | Opener Set | | सेट | २ | |
| २१ | Key file | | थान | २१ | |
| २२ | Drill Beat set | | सेट | २ | |
| २३ | Steel brush | | थान | ५ | |
| २४ | Battery Charger | 10 Amp | थान | २ | |
| २५ | Battery Charger | 2 Amp | थान | २ | |

| | | | | | |
|----|-----------------------|--------------|-----|----|--|
| २६ | Master Remote | Service Type | थान | २ | |
| २७ | Drill Mech. (+,-) | | थान | २ | |
| २८ | Tuning Screw Driver | | सेट | २१ | |
| २९ | Allen Key | Metric | थान | १ | |
| ३० | Allen Key | Imperial | थान | १ | |
| ३१ | Monkey Plier | | थान | १ | |
| ३२ | T-ten Screw Driver | | थान | २ | |
| ३३ | Table Top Illuminated | | थान | २ | |
| ३४ | Battery Analyzer | | थान | २ | |
| ३५ | Hot Air Gun | | थान | २ | |

सामग्रीहरू

| क्र.सं | विवरण | साइज | इकाई | परिमाण | कैफियत |
|--------|--------------------|-----------------|------|--------|--------|
| १. | Adoptor | 1 to 12 V | थान | २१ | |
| २. | Radio Kit (L) | L plate | थान | २१ | |
| ३. | Transformer | 6-0-6 V | थान | २१ | |
| ४. | Coil Set | | थान | २१ | |
| ५. | Gang | | थान | २१ | |
| ६. | Ferrite Rod | | थान | २१ | |
| ७. | Radio Cabinet | | थान | २१ | |
| ८. | Tunning Knob | | थान | २१ | |
| ९. | Band SW | | थान | २१ | |
| १०. | Toogal SW | | थान | २१ | |
| ११. | Radio Drum | | थान | २१ | |
| १२. | AC Cord | | थान | २१ | |
| १३. | Volume Control | | थान | २१ | |
| १४. | Speaker | 4" | थान | २१ | |
| १५. | Maxson Glue | | थान | २१ | |
| १६. | Dot Blank PCB | | थान | २१ | |
| १७. | FM Radio set | | सेट | २१ | |
| १८. | Volt Guard kit | | थान | २१ | |
| १९. | Transformer | 15-0-15 | थान | २१ | |
| २०. | Relay SW | 12 V | थान | २१ | |
| २१. | Relay SW | 6 V | थान | २१ | |
| २२. | LED | White | थान | ५०० | |
| २३. | LED (Diff. colour) | | थान | ५०० | |
| २४. | Rocker SW | 5 Amp. | थान | २१ | |
| २५. | V/U Meter | | थान | ५ | |
| २६. | PVC Tape | | थान | २१ | |
| २७. | Amp. kit | 10 Watt | थान | २१ | |
| २८. | Amp. kit | 40 Watt | थान | २१ | |
| २९. | Inverter kit | 18 Watt | थान | २१ | |
| ३०. | Inverter kit | 45 Watt | थान | २ | |
| ३१. | B/W kit | KEC | थान | २१ | |
| ३२. | B/W kit | Dawoo | थान | २१ | |
| ३३. | Transformer | 12-0-12, 5 Amp | थान | ५ | |
| ३४. | Transformer | 12-0-12, 10 Amp | थान | ५ | |
| ३५. | Transformer | 12-0-12, 2 Amp | थान | २१ | |
| ३६. | Paste | 10 gm | थान | ८० | |

| | | | | |
|-----|-------------------|---------------------------|------|-----|
| ३७. | Liquid Paste | 500 MI | थान | ५ |
| ३८ | Battery | 12 V 35 Amp | थान | २ |
| ३९ | Battery | 12 V 4.5 | थान | १० |
| ४० | Battery | 6 V 4.5 | थान | २१ |
| ४१ | Battery | 9 V | थान | २१ |
| ४२ | Battery | 1.5 V | थान | १०० |
| ४३ | Solder Wire | 40/50 | थान | २१० |
| ४४ | Solder Wire | 0.04 mm | थान | २१ |
| ४५ | Lens DVD | | थान | १० |
| ४६ | Power Supply DVD | | थान | २१ |
| ४७ | DVD Main Board | | थान | ५ |
| ४८ | Jack pin set | Diff. | सेट | ५ |
| ४९ | Display Board | Diff. | थान | २ |
| ५० | Head phone | Diff. | थान | ५ |
| ५१ | Mobile Head phone | Diff. | थान | ५ |
| ५२ | Speaker | 6" | थान | २१ |
| ५३ | Condensor Mic | | थान | १० |
| ५४ | Colour Wire | | रोल | १ |
| ५५ | Flexible Wire | 23/60 | रोल | २ |
| ५६ | De Solder Wire | | रोल | १० |
| ५७ | EHT | C.T.V | थान | ५ |
| ५८ | Tunner (Hy/Band) | C.T.V | थान | ११ |
| ५९ | Tunner (Hy/Band) | B/W (Electronic) | थान | २१ |
| ६० | Fan | 4" | थान | २१ |
| ६१ | PVC (Copper wire) | 7/20 | रोल | २ |
| ६२ | PVC (Copper wire) | 3/20 | रोल | २ |
| ६३ | PVC (Copper wire) | 1/18 | रोल | २ |
| ६४ | PVC Tape | | थान | २४ |
| ६५ | Extension Cord | 5 in one | थान | ५ |
| ६६ | | | | |
| ६७ | | | | |
| ६८ | Screw set | Diff. | सेट | २१ |
| ६९ | Co-axial Wire | | थान | २ |
| ७० | CFL Bulb | | थान | २१ |
| ७१ | Fuse set | | सेट | २१ |
| ७२ | Inverter Cabinet | | थान | २१ |
| ७३ | Battery Clip | | थान | ४२ |
| ७४ | Super Glue | | थान | २१ |
| ७५ | Dendrite | | थान | २१ |
| ७६ | | | | |
| ७७ | Bulb Holder | | थान | २१ |
| ७८ | Transformer | 0-18 | थान | १० |
| ७९ | Relay Switch | 6 V | थान | २१ |
| ८० | Relay Switch | 12 V | थान | २१ |
| ८१ | Segment LED | | थान | २१ |
| ८२ | Pen Drive | 1 GB | थान | २ |
| ८३ | Signal Injector | | थान | ५ |
| ८४ | Resistor | Diff. | बक्स | २१ |
| ८५ | Wire Wond | 0.5 Watt & Diff. Ohm's | थान | १०० |
| ८६ | Wire Wond | 1 Watt & Diff. Ohm's | थान | ५०० |
| ८७ | L.D.R. | | थान | २०० |
| ८८ | T.D.R. | | थान | १०० |

| | | | | | |
|-----|--------------------------|-----------|-----|----|--|
| ८९ | V.D.R | | थान | ५० | |
| ९० | Capacitor | Diff. Mf. | लट | १ | |
| ९१ | Transistor | Diff. | लट | १ | |
| ९२ | I.C. | Diff. | लट | १ | |
| ९३ | CRT (B/W) | 14" | थान | ५ | |
| ९४ | CTV kit | | थान | २ | |
| ९५ | C.C.TV | | थान | २ | |
| ९६ | Decoder | | थान | ५ | |
| ९७ | Line Amp | | थान | ५ | |
| ९८ | Circuit Books | | थान | ४ | |
| ९९ | Hobby Electronic Circuit | | थान | ४ | |
| १०० | Transistor Databook | | थान | २ | |
| १०१ | Colour TV | 20" | थान | २ | |
| १०२ | Colour TV | 14" | थान | २ | |
| १०३ | LED TV | 32" | थान | २ | |
| १०४ | DVD | | थान | २ | |
| १०५ | Tv Card | | थान | २ | |
| १०६ | Inverter set | | थान | २ | |
| १०७ | UPS set | | थान | २ | |
| १०८ | LNB/LNC | Home TV | थान | १ | |
| १०९ | CCTV cabul | | रुल | २ | |
| ११० | Blue Tooth Device | | थान | २ | |
| १११ | Hard Driver | | थान | २ | |
| ११२ | CRT (Colour) | 14" | थान | २ | |
| ११३ | CRT (Colour) | 20" | थान | २ | |
| ११४ | Stabilizer | | थान | २ | |

उपकरणहरू

| क्र.सं | विवरण | साइज | इकाई | परिमाण | कैफियत |
|--------|-------------------------|--------------|------|--------|--------|
| १ | Digital Multimeter | | थान | १० | |
| २ | Analog Multimeter | 20 KV | थान | २१ | |
| ३ | Digital Clamp Meter | 27 KV | थान | २ | |
| ४ | RF Signal Generator | | थान | २ | |
| ५ | AF Signal Generator | | थान | २ | |
| ६ | Oscilloscope | 60 MHz | थान | २ | |
| ७ | Pattern Generator | Service Type | थान | २ | |
| ८ | High Voltage Meter | 270 KV | थान | २ | |
| ९ | Variable Transformer | 1 KV | थान | २ | |
| १० | Frequency Counter Meter | | थान | २ | |
| ११ | Ultra Sonic | | थान | २ | |
| १२ | Computer i3 | | थान | १ | |
| १३ | Blower | Service Type | थान | २ | |

मसलन्द

| क्र.सं | विवरण | साइज | इकाई | परिमाण | कैफियत |
|--------|-----------------------------|----------|-------|--------|--------|
| १ | प्रशिक्षार्थी हाजिर रजिस्टर | ३० पन्ने | थान | १ | |
| ३ | प्रशिक्षक हाजिर रजिस्टर | ३० पन्ने | थान | १ | |
| ४ | ३ नं. रजिस्टर | ५० पन्ने | थान | १ | |
| ५ | ग्राफ पेपर | १०"×१०" | सिट | ६० | |
| ६ | नोट कपी | | थान | २० | |
| ७ | सिसा क्लम | | थान | २० | |
| ८ | इरेजर | | थान | २० | |
| ९ | रंगिन साइन पेन | | बद्धा | २० | |
| १० | वोर्ड मार्कर | | बद्धा | २ | |
| ११ | डस्टर | | थान | १ | |
| १२ | फोटोकपी कागज | | पाकेट | २ | |
| १३ | पेन्सिल सार्पनर | | थान | १ | |

कर्मचारी

१. प्रशिक्षक १ जना
२. सहायक प्रशिक्षक १ जना
३. कार्यालय सहयोगी १ जना

अन्य (आवश्यकता अनुसार)

१. सामान ढुवानी (ट्रान्स्पोर्टेशन)
ट्याण्डस आउट, म्यानुअल, पुस्तक, पत्रिका, उद्घाटन समापन, सर्टिफिकेट, जलपान, अतिथी सत्कार आदि
- २.

सहयोगी पुस्तकहरू

| | | |
|----|-----------------------------------|---|
| १. | Basic Electricity | Volume I to VI Writer: Marvintepper |
| २. | Electricity | Volume I to VII Writer: Harry Mileaf |
| ३. | Basic Radio | Volume I to VI Writer: Marvintepper |
| ४. | Basic Television and Video System | Writer: Bernard Grob |
| ५. | Electronics | Volume I to VII Writer: Harry Mileaf |
| ६. | साधारण पावर सफ्लाई | ले.: दुर्गा प्रसाद खतिवडा |
| ७. | सरल वेसिक इलेक्ट्रोनिक्स | ले.: हरि बहादुर पौडेल |
| ८. | सरल कलर टेलिभिजन म्यानुअल सर्किट | ले.: हरि बहादुर पौडेल |